



धनगढी उप-महानगरपालिका

स्थानीय राजपत्र

खण्ड: ०८

संख्या:०३

मिति:२०८१/०३/०१

भाग-०२

धनगढी उप-महानगरपालिका

धनगढी उप-महानगरपालिकाको नगर प्रहरी (व्यवस्थापन) कार्यविधि,२०७९ को  
(दोस्रो संशोधन), २०८१

नगर कार्यपालिकाबाट स्वीकृत मिति: २०८१।०३।०१

राजपत्रमा प्रकाशन मिति: २०८१।०३।०२

हालको व्यवस्था	संशोधन तथा थप प्रावधान	संशोधन तथा थप गर्नु पर्ने कारण
<p><u>दफा २५. पोशाक :</u> उपदफा (२) मा नगर प्रहरीलाई मौसम अनुसारको पोशाक, दर्ज्यानी चिन्ह र आवश्यक उपकरणहरू तयार गराई उप-महानगरपालिकाले उपलब्ध गराउनेछ ।</p> <p><u>अनुसूची-१</u> नगर प्रहरीका विभिन्न पदमा आवेदन गर्नका लागि न्यूनतम योग्यता :- (क) नगर प्रहरी निरीक्षक (अधिकृतस्तर छैठौं तह) पदको लागि आवश्यक न्यूनतम योग्यताको बुदाँ नं. १- कम्तीमा नेपाली सेनाको सहायक सेनानी पदमा रही कामकाज गरेको, नेपाल प्रहरी , नेपाल सशस्त्र प्रहरीको प्रहरी निरीक्षक ( इन्स्पेक्टर)पदमा रही कामकाज गरी स्वच्छिक अवकास वा अनिवार्य अवकास प्राप्त गरेको, बुदाँ नं. ११ को उमेर २१ वर्ष पुरा भई ५० वर्ष ननाघेको ।</p> <p><u>अनुसूची-२ (क)</u> <u>छनौट सम्बन्धी व्यवस्था:</u> बुदाँ नं. (१) को खण्ड (ग) स्थानीय वासिन्दालाई</p>	<p><u>दफा २५. पोशाक :</u> उपदफा (२) मा नगर प्रहरीलाई मौसम अनुसारको पोशाक, दर्ज्यानी चिन्ह र आवश्यक उपकरणहरू अनुसूची (३) बमोजिम तयार गराई उप-महानगरपालिकाले उपलब्ध गराउनेछ ।</p> <p><u>अनुसूची-१</u> नगर प्रहरीका विभिन्न पदमा आवेदन गर्नका लागि न्यूनतम योग्यता :- (क) नगर प्रहरी निरीक्षक (अधिकृतस्तर छैठौं तह) पदको लागि आवश्यक न्यूनतम योग्यताको बुदाँ नं. १ -नेपाल सरकारको सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र नेपाल सशस्त्र प्रहरी ) मा कामकाज गरी अधिकृत स्तरबाट स्वच्छिक अवकास वा अनिवार्य अवकास प्राप्त गरेको व्यक्ति , बुदाँ नं. ११ को उमेर २१ वर्ष पुरा भई ५५ वर्ष ननाघेको ।</p> <p><u>अनुसूची-२ (क)</u> <u>छनौट सम्बन्धी व्यवस्था:</u> बुदाँ नं. (१) को खण्ड (ग) वसोवासको आधारमा दिइने जम्मा</p>	<p>समयानुकुल आवश्यक भएकोले दफा २५ को उपदफा (२) मा अनुसूचि (३) थप गरिएको ।</p> <p>समयानुकुल अनुभवी कर्मचारी प्रवेश गराउन थप गरिएको ।</p> <p>समयानुकुल अनुभवी कर्मचारी प्रवेश गराउन थप गरिएको ।</p> <p>समयानुकुल अनुभवी कर्मचारी प्रवेश गराउन थप गरिएको ।</p> <p>समयानुकुल अनुभवी कर्मचारी प्रवेश गराउन थप गरिएको ।</p>

<p>देहाय बमोजिम- १० (दश) अंक दिइने छ ।</p> <ul style="list-style-type: none"> <li>- सम्बन्धीत उप-महानगरपालिकाको बासिन्दा भएमा - १० (दश) अंक</li> <li>- सम्बन्धीत जिल्लाको बासिन्दा भएमा - ०५ (पाँच) अंक</li> </ul> <p>खण्ड (घ) अन्तरवार्ता वापत - २० (बीस) अंक</p> <p>खण्ड (ङ) शारीरिक अभ्यास परीक्षण- ४० (चालीस) अंक</p>	<p>अंक - ५ (पाँच) रहनेछ । जसमा देहाय बमोजिम दिइने छ ।</p> <ul style="list-style-type: none"> <li>- धनगढी उप-महानगरपालिकाको बासिन्दा भएमा - ५ (पाँच) अंक</li> <li>- कैलाली जिल्लाको बासिन्दा भएमा - ३ (तीन) अंक</li> <li>- अन्य जिल्लाको भए - २ (दुई) अंक</li> </ul> <p>खण्ड (घ) अन्तरवार्ता वापत - ३५ (पैंतीस) अंक</p> <p>खण्ड (ङ) शारीरिक अभ्यास परीक्षण- ३० (तीस) अंक</p>	
---	---	--

अनुसूचि (३) थप गरीएको ।

क्र. स.	समानको विवरण	इकाई	खपत अबधी	कैफियत
१	कपडा ड्रेस(सर्ट पाईन्ट, चुस्ता)	जोर	१ बर्ष	
२	कालो पेटी	गोटा	३ बर्ष	
३	छालाको बुट (चेन बुट)	जोर	१ बर्ष	
४	छालाको बुट (पिटि बुट)	जोर	१ बर्ष	
५	मोजा	जोर	१ बर्ष	
६	झुल	गोटा	१ बर्ष	
७	तन्ना, तकिय (तकिया खोल)	गोटा	१ बर्ष	
८	ट्रयाक सुट	गोटा	१ बर्ष	
९	सिटी, सिटी कर्ड	गोटा	१ बर्ष	
१०	चुस्ता टोपि (पि क्याप)	गोटा	१ बर्ष	
११	खेल ड्रेस (जुत्ता, मोजा, टि-सर्ट, कट्टु)	जोर	१ बर्ष	
१२	फुली, बिल्ला, गजेट	जोर	१ बर्ष	
१३	रेनकोट	गोटा	२ बर्ष	
१४	पानी बुट (गम बुट)	जोर	१ बर्ष	
१५	ज्याकेट	गोटा	२ बर्ष	
१६	वुलन जर्सी, टोपि, पंजा	गोटा	१ बर्ष	
१७	कम्मल, ब्लांकेट	गोटा	३ बर्ष	
१८	कोरियन बेल्ट	गोटा	२ बर्ष	
१९	बेरेट क्याप	गोटा	१ बर्ष	
२०	फरेस क्याप	गोटा	१ पटक	
२१	नेम प्लेट ( कपडा, मेटल)	गोटा	१ बर्ष	

**अनुसूची-२ (क)**

**छनौट सम्बन्धी व्यवस्था:**

बुदाँ नं. (१) को खण्ड (ड) शारीरिक अभ्यास परीक्षण- ३० (तीस) अंक (दोस्रो संशोधन), २०८१ बमोजिम हुनेछ ।

नगर प्रहरी निरीक्षक, नगर प्रहरी नायव निरीक्षक, नगर प्रहरी सहायक निरीक्षक, नगर प्रहरी हवलदार

पदहरूका लागि देहायनुसार शारीरिक तन्दुरुस्ती परीक्षाको अंकभार

**Physical Endurance Evaluation Test (PEET)**

ईभेन्ट्स	३०० मि. दौड	हाई जम्प	सिट अप	पुस अप	चिन अप/पुल अप	३.२ कि.मी. (२ माईल) दौड	जम्मा अंक
पूर्णाङ्क	५	५	५	५	५	५	३०
उत्तीर्णाङ्क	२	२	२	२	२	२	१२

**१. नगर प्रहरी निरीक्षकका लागि शारीरिक तन्दुरुस्ती मूल्याङ्कन परीक्षा**

**Physical Endurance Evaluation Test (PEET)**

इभेन्ट	पुरुष		महिला	
	उत्तिर्ण (Pass)	अनुत्तिर्ण(Fail)	उत्तिर्ण (Pass)	अनुउत्तिर्ण(Fail)
३०० मिटर दौड	५७ सेकेण्ड सम्म	५७ सेकेण्ड भन्दा माथी	६९ सेकेण्ड सम्म	६९ सेकेण्ड भन्दा माथी
हाई जम्प	कम्तिमा ३ फिट	३ फिट भन्दा कम	कम्तिमा २ फिट	२ फिट भन्दा कम
सिट अप	कम्तिमा १२ पटक	१२ पटक भन्दा कम	कम्तिमा ५ पटक	५ पटक भन्दा कम
पुस अप	कम्तिमा १० पटक	१० पटक भन्दा कम	कम्तिमा ४ पटक	४ पटक भन्दा कम
चीन अप/पुल अप	कम्तिमा ३ पटक	३ पटक भन्दा कम	कम्तिमा ३० सेकेण्ड सम्म	३० सेकेण्ड सम्म भुन्डिन नसक्ने
३.२ कि.मी. (२ माईल) दौड	२० मिनेट सम्म	२० मिनेट भन्दा माथी	२३ मिनेट सम्म	२३ मिनेट भन्दा माथी

२. नगर प्रहरी नायव निरीक्षकका लागि शारीरिक तन्दुरुस्ती मूल्याङ्कन परीक्षा

Physical Endurance Evaluation Test (PEET)

इभेन्ट	पुरुष		महिला	
	उत्तिर्ण (Pass)	अनुत्तिर्ण(Fail)	उत्तिर्ण (Pass)	अनुउत्तिर्ण(Fail)
३०० मिटर दौड	५७ सेकेण्ड सम्म	५७ सेकेण्ड भन्दा माथी	६९ सेकेण्ड सम्म	६९ सेकेण्ड भन्दा माथी
हाई जम्प	कम्तिमा ३ फिट	३ फिट भन्दा कम	कम्तिमा २ फिट	२ फिट भन्दा कम
सिट अप	कम्तिमा १२ पटक	१२ पटक भन्दा कम	कम्तिमा ५ पटक	५ पटक भन्दा कम
पुस अप	कम्तिमा १० पटक	१० पटक भन्दा कम	कम्तिमा ४ पटक	४ पटक भन्दा कम
चीन अप/पुल अप	कम्तिमा ३ पटक	३ पटक भन्दा कम	कम्तिमा ३० सेकेण्ड सम्म	३० सेकेण्ड सम्म भुन्डिन नसक्ने
३.२ कि.मी.(२ माईल) दौड	२० मिनेट सम्म	२० मिनेट भन्दा माथी	२३ मिनेट सम्म	२३ मिनेट भन्दा माथी

३. नगर प्रहरी सहायक निरीक्षकका लागि शारीरिक तन्दुरुस्ती मूल्याङ्कन परीक्षा

Physical Endurance Evaluation Test (PEET)

इभेन्ट	पुरुष		महिला	
	उत्तिर्ण (Pass)	अनुत्तिर्ण(Fail)	उत्तिर्ण (Pass)	अनुउत्तिर्ण(Fail)
३०० मिटर दौड	५७ सेकेण्ड सम्म	५७ सेकेण्ड भन्दा माथी	६९ सेकेण्ड सम्म	६९ सेकेण्ड भन्दा माथी
हाई जम्प	कम्तिमा ३ फिट	३ फिट भन्दा कम	कम्तिमा २ फिट	२ फिट भन्दा कम
सिट अप	कम्तिमा १२ पटक	१२ पटक भन्दा कम	कम्तिमा ५ पटक	५ पटक भन्दा कम
पुस अप	कम्तिमा १० पटक	१० पटक भन्दा कम	कम्तिमा ४ पटक	४ पटक भन्दा कम
चीन अप/पुल अप	कम्तिमा ३ पटक	३ पटक भन्दा कम	कम्तिमा ३० सेकेण्ड सम्म	३० सेकेण्ड सम्म भुन्डिन नसक्ने

३.२ कि.मी.(२ माईल) दौड	२० मिनेट सम्म	२० मिनेट भन्दा माथी	२३ मिनेट सम्म	२३ मिनेट भन्दा माथी
---------------------------------	---------------	------------------------	---------------	------------------------

#### ४. नगर प्रहरी हवलदारका लागि शारीरिक तन्दुरुस्ती मूल्याङ्कन परीक्षा

##### Physical Endurance Evaluation Test (PEET)

इभेन्ट	पुरुष		महिला	
	उत्तिर्ण (Pass)	अनुत्तिर्ण(Fail)	उत्तिर्ण (Pass)	अनुउत्तिर्ण(Fail)
३० (तीस)				
३०० मिटर दौड	५७ सेकेण्ड सम्म	५७ सेकेण्ड भन्दा माथी	६९ सेकेण्ड सम्म	६९ सेकेण्ड भन्दा माथी
हाई जम्प	कम्तिमा ३ फिट	३ फिट भन्दा कम	कम्तिमा २ फिट	२ फिट भन्दा कम
सिट अप	कम्तिमा १२ पटक	१२ पटक भन्दा कम	कम्तिमा ५ पटक	५ पटक भन्दा कम
पुस अप	कम्तिमा १० पटक	१० पटक भन्दा कम	कम्तिमा ४ पटक	४ पटक भन्दा कम
चीन अप/पुल अप	कम्तिमा ३ पटक	३ पटक भन्दा कम	कम्तिमा ३० सेकेण्ड सम्म	३० सेकेण्ड सम्म भुन्डिन नसक्ने
३.२ कि.मी.(२ माईल) दौड	२० मिनेट सम्म	२० मिनेट भन्दा माथी	२३ मिनेट सम्म	२३ मिनेट भन्दा माथी

#### ५. नगर प्रहरी जवान पदको शारीरिक तन्दुरुस्ती परीक्षाको अंकभार

##### Physical Endurance Evaluation Test (PEET)

ईभेन्ट्स	३०० मि. दौड	लड जम्प	सिट अप	पुस अप	चिन अप/पुल अप	३.२ कि.मी. (२ माईल) दौड	जम्मा अंक
पूर्णाङ्क	५	५	५	५	५	५	३०
उत्तीर्णाङ्क	२	२	२	२	२	२	१२

नोट:- कुनै पनि ईभेन्टमा अनुत्तीर्ण हुने उम्मेदवारलाई सो भन्दा पछि हुने ईभेन्टमा सहभागि गराईने छैन ।

(१) ३०० ( तीन सय) मि. दौड

क्र.सं.	पुरुषको लागि समयावधि	पुरुष/महिला अंक: ५	महिलाको लागि समयावधि
१.	४५ सेकेण्ड वा सो भन्दा कम	५	६५ सेकेण्ड वा सो भन्दा कम
२.	४७ सेकेण्ड सम्म	४.५	६७ सेकेण्ड सम्म
३.	४९ सेकेण्ड सम्म	४	६९ सेकेण्ड सम्म
४.	५१ सेकेण्ड सम्म	३.५	७१ सेकेण्ड सम्म
५.	५३ सेकेण्ड सम्म	३	७३ सेकेण्ड सम्म
६.	५४ सेकेण्ड सम्म	२	७५ सेकेण्ड सम्म
७.	५४ सेकेण्ड भन्दा बढी	अनुत्तीर्ण	७५ सेकेण्ड भन्दा बढी

२. लड जम्प

क्र.सं.	पुरुषको लागि समयावधि	पुरुष/महिला अंक: ५	महिलाको लागि समयावधि
१.	१५ फिट सम्म वा सो भन्दा माथि	५	६ फिट सम्म वा सो भन्दा माथि
२.	१४ फिट सम्म	४	५ फिट सम्म
३.	१३ फिट सम्म	३	४.५ फिट सम्म
४.	११ फिट सम्म	२	४ फिट सम्म
५.	११ फिटसम्म पनि गर्न नसक्ने	अनुत्तीर्ण	४ फिटसम्म पनि गर्न नसक्ने

३. सिट अप

क्र.सं.	पुरुषको लागि समयावधि	पुरुष/महिला अंक: ५	महिलाको लागि समयावधि
१.	२० पटक वा सो भन्दा माथि	५	१५ पटक वा सो भन्दा माथि
२.	१८ पटक सम्म	४	११ पटक सम्म
३.	१५ पटक सम्म	३	८ पटक सम्म
४.	१२ पटक सम्म	२	५ पटक सम्म
५.	१२ पटक सम्म पनि गर्न नसक्ने	अनुत्तीर्ण	५ पटक सम्म पनि गर्न नसक्ने



#### ४. पुस अप

क्र.सं.	पुरुषको लागि समयावधि	पुरुष/महिला अंक: ५	महिलाको लागि समयावधि
१.	२० पटक वा सो भन्दा माथि	५	८ पटक वा सो भन्दा माथि
२.	१७ पटक सम्म	४	६ पटक सम्म
३.	१४ पटक सम्म	३	४ पटक सम्म
४.	१० पटक सम्म	२	३ पटक सम्म
५.	१० पटक सम्म पनि गर्न नसक्ने	अनुत्तीर्ण	३ पटक सम्म पनि गर्न नसक्ने

#### ५. चिन अप/ पुल अप

क्र.सं.	पुरुषको लागि समयावधि	पुरुष/महिला अंक: ५	महिलाको लागि समयावधि
१.	१२ पटक वा सो भन्दा माथि	५	२ पटक वा सो भन्दा माथि
२.	१० पटक सम्म	४	१.५ पटक सम्म
३.	८ पटक सम्म	३	१ पटक सम्म
४.	५ पटक सम्म	२	१५ सेकेण्ड सम्म भुण्डिन सक्ने
५.	५ पटक सम्म पनि गर्न नसक्ने	अनुत्तीर्ण	१५ सेकेण्ड सम्म भुण्डिन नसक्ने

#### ६.३.२ कि.मि. (२ माईल) दौड

क्र.सं.	पुरुषको लागि समयावधि	पुरुष/महिला अंक: ५	महिलाको लागि समयावधि
१.	१५ मिनेट वा सो भन्दा कम	५	२६ मिनेट वा सो भन्दा कम
२.	१६ मिनेटसम्म	४	२९ मिनेटसम्म
३.	१७ मिनेट सम्म	३	३० मिनेट सम्म
४.	१८ मिनेट सम्म	२	३१ मिनेट सम्म
५.	२० मिनेट भन्दा बढी	अनुत्तीर्ण	३२ मिनेट भन्दा बढी

आज्ञाले,

.....  
नरेन्द्र बहादुर खाती  
प्रमुख प्रशासकीय अधिकृत  
धनगढी उप-महानगरपालिक